	WA	ATER WELL RECORD F	orm WWC-5 KSA	020 7272	
1 LOCATION OF WATER WE County: Pratt		_{1/4} NW _{1/4} NW	Section Num	T 28 Township Number	Range Number
Distance and direction from ne 2 S, XIW of Prat	arest town or city?		Street address of w	ell if located within city?	•
WATER WELL OWNER:		ngs Drilling			
RR#, St. Address, Box # :	Box 8287	, Munger Station		Board of Agricu	ulture, Division of Water Resou
City, State, ZIP Code		Kansas 67208		Application Nur	mber: Unknown
DEPTH OF COMPLETED	WELL. 155ft	. Bore Hole Diameter 8	in. to 155	ft., and	in. to :
Well Water to be used as:	5 Public water	er supply	8 Air conditioning	11 Injectio	on well
1 Domestic 3 Feedlot	6 Oil field wa		9 Dewatering	12 Other	(Specify below)
2 Irrigation 4 Industrial	85 ⁷ Lawn and	garden only	10 Observation_well	e	· · · · · · · · · · · · · · · · · · ·
Well's static water level	85. ft. below l	and surface measured on .		month2	dayye
Pump Test Data	: Well water was			hours pumping	
Est. Yield 60 g	pm: Well water was	s ft. after		hours pumping	Glued Clamped
4 TYPE OF BLANK CASING	USED:	5 Wrought iron		Casing Joints	: Glued Clamped
1 Steel 3	RMP (SR)	6 Asbestos-Cement	9 Other (specify	below)	Welded
	ABS	7 Fiberglass			Threaded
Blank casing dia5	in. to135	0 ft., Dia	in. to	ft., Dia	in to
TYPE OF SCREEN OR PERF			7 PVC	10 Asbesto	
	Stainless steel	5 Fiberglass	8 RMP (SR)	·	pecify)
	Galvanized steel	6 Concrete tile	9 ABS		sed (open hole)
Screen or Perforation Opening			d wrapped	8 Saw cut	11 None (open hole)
1 Continuous slot	3 Mill slot		rapped	9 Drilled holes	
2 Louvered shutter	4 Key punched	7 Torch o			
					in to
Screen-Perforated Intervals:					π. το
	From	ft. to			π. το
O	- 10	4 155	# F	_	4 40
Gravel Pack Intervals:	From 10	ft. to 155	ft., Fror	n	ft. to
,	From 10		ft., Fror ft., Fror	n	ft. to
GROUT MATERIAL:	From 10 From 1 Neat cement	ft. to		n	ft. to
GROUT MATERIAL: Grouted Intervals: From	From 10	ft. to 155. ft. to 2 Cement grout ft., From	ft., From tt., From tt., From tt., From 3 Bentonite ft. to	n	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of	From 10 From 1 Neat cement 0 ft. to 10 possible contamination	ft. to		n	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank	From. 10 From Neat cement Oft. to 10 possible contamination 4 Cess pool	ft. to	ft., From ft., From ft., From 3 Bentonite ft. to 10 ft. to 11 ft.	n	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines	From. 10 From Neat cement Oft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit	ft. to	3 Bentonite 10 ft. to 10 ft. to 11 ft. to 12 ft. to 12 ft. to	4 Other	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines	From. 10 From Neat cement Oft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit	ft. to	3 Bentonite 10 ft. to 10 ft. to 11 ft. to 12 ft. to 12 ft. to	4 Other	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well	From. 10 From Neat cement Ot. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H	ft. to	ft., From ft., From ft., From ft., From ft., From 10 ft. to 10 ft. to 11 ft. to 12 ft. to 13 ft. ft. to 15 ft. to 16 ft. to 17 ft. to 17 ft. to 18 ft.	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Watertight sewer lines Vater Well Disinfected? Yes	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological	From. 10 From Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H	ft. to	ft., From ft., From ft., From 3 Bentonite ft. to 10 I 11 I 12 I 13 V	n 4 Other ft., From Fuel storage Fertilizer storage nsecticide storage Watertight sewer lines Vater Well Disinfected? Yes	ft. to ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted	From. 10 From Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H sample submitted to 1	ft. to	## 15 ## 15	A Other ft., From Fuel storage Fertilizer storage nsecticide storage Natertight sewer lines Vater Well Disinfected? Yes No stalled? Yes	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted	From. 10 From Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H sample submitted to 1	ft. to	## 15 ## 15	A Other ft., From Fuel storage Fertilizer storage nsecticide storage Natertight sewer lines Vater Well Disinfected? Yes No stalled? Yes	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake	From. 10 From Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H sample submitted to 1	ft. to	ft., From ft., From ft., From ft., From ft., From ft., From ft. to 10 ft. ft. to 11 ft. ft. to 2 ft. ft. to 2 ft. ft. to 4 ft. ft. to 10 ft. ft. to 12 ft. ft. ft. to 13 ft. ft. ft. to 14 ft. ft. ft. to 15 ft.	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP	ft. to ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump:	From. 10 From Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonth	ft. to	ft., From ft., From ft., From ft., From ft., From ft., From ft. to 10 l 11 l 12 l 13 \ 2 W 2 year: Pump Ins Model No. Pumps Capacity rate 3 Jet 4	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Watertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP d at Centrifugal Feciple Feciple Feciple Freconstructed, or (3) plugger	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 6 CONTRACTOR'S OR LANGE	From. 10 From 1 Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H sample submitted to fmonthmame	ft. to	ft., From ft., F	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No stalled? Yes HP d at Centrifugal Feconstructed, or (3) pluge 1980	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 6 CONTRACTOR'S OR LANGE	From. 10 From 1 Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North H sample submitted to fmonthmame	ft. to	ft., From ft., F	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No stalled? Yes HP d at Centrifugal Feconstructed, or (3) pluge 1980	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 CONTRACTOR'S OR LANI completed on and this record is true to the bacteriological	From. 10 From Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmosth DOWNER'S CERTIFIC 12 pest of my knowledge a	ft. to	ft., From ft., F	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Natertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP d at Centrifugal 1980 186	ft. to
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 CONTRACTOR'S OR LANI completed on and this record is true to the bacteriological	From. 10 From Neat cement O. ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmosth DOWNER'S CERTIFIC 12 pest of my knowledge a	ft. to	st., From ft., From ft., From ft., From ft., From ft., From ft. ft. to f	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Natertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP d at Centrifugal 1980 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well. Was a chemical/bacteriological was submitted	From. 10 From. 10 From. 1 Neat cement	ft. to	st., From ft., F	4 Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP d at Centrifugal 5 Recip 1980 reconstructed, or (3) plugg 1980 se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 CONTRACTOR'S OR LANG completed on and this record is true to the beat of the completed on the complete of the completed on the complete of the comp	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: CONTRACTOR'S OR LANI completed on and this record is true to the become of the completed of the completed on the complete of the comp	From. 10 From. 10 From. 1 Neat cement	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 CONTRACTOR'S OR LANG completed on and this record is true to the beat of the completed on the complete of the completed on the complete of the comp	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake CONTRACTOR'S OR LANG completed on and this record is true to the beautiful to the	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: CONTRACTOR'S OR LANG completed on and this record is true to the bacteriological was submitted Type of pump Intake Type of pump: CONTRACTOR'S OR LANG completed on and this record is true to the bacteriological was submitted Type of pump Intake Type of pump: CONTRACTOR'S OR LANG completed on And this record is true to the bacteriological was submitted Type of pump Intake Type of pump: CONTRACTOR'S OR LANG completed on And Intervals Int	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: CONTRACTOR'S OR LANGOMER CONTRACTOR	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: CONTRACTOR'S OR LANGOMMENT OF THE STANGOMMENT OF THE STANGO	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 1 6 CONTRACTOR'S OR LANI completed on and this record is true to the beat of the second was on the second was	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 6 CONTRACTOR'S OR LANG completed on and this record is true to the beat this Water Well Record was coname of Kellys 7 LOCATE WELL'S LOCATIC WITH AN "X" IN SECTION BOX:	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted If Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: 6 CONTRACTOR'S OR LANI completed on and this record is true to the bacteriological was submitted Type of pump Intake Type of pump: 10 CONTRACTOR'S OR LANI COMPleted on and this record is true to the bacteriological was submitted Type of pump Intake Type of pump: 1 Depth of Pump Intake Type of pump: 2 Depth of Pump Intake Type of pump: 3 Depth of Pump Intake Type of pump: 4 Depth of Pump Intake Type of pump: 5 Depth of Pump Intake Type of pump: 6 Depth of Pump Intake Type of pump: 1 Depth of Pump Intake Type of pump: 2 Depth of Pump Intake Type of pump: 1 Depth of Pump Intake Type of pump: 2 Depth of Pump Intake Type of pump: 3 Depth of Pump Intake Type of pump: 4 Depth of Pump Intake Type of pump: 5 Depth of Pump Intake Type of pump: 5 Depth of Pump Intake Type of pump: 6 Depth of Pump Intake Type of pump: 1 Depth of Pump Intake Type of pump: 1 Depth of Pump Intake Type of pump: 2 Depth of Pump Intake Type of pump: 3 Depth of Pump Intake Type of pump: 5 Depth of Pump Intake Type of	From. 10 From 1 Neat cement 0 ft. to 10 possible contamination 4 Cess pool 5 Seepage pit 6 Pit privy North I sample submitted to 1monthmonthmonthmo	ft. to	st., From ft., F	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Vatertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Indiat Centrifugal I reconstructed, or (3) pluge 1980 Se No. 186	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)
GROUT MATERIAL: Grouted Intervals: From What is the nearest source of 1 Septic tank 2 Sewer lines 3 Lateral lines Direction from well Was a chemical/bacteriological was submitted of Yes: Pump Manufacturer's in Depth of Pump Intake Type of pump: CONTRACTOR'S OR LANG COMPLETE OR LANG COMPL	From. 10 From. 1 Neat cement	ft. to	ft., From ft., From 3 Bentonite ft. to 10 I 12 I is 13 V	A Other ft., From Fuel storage Fertilizer storage Insecticide storage Watertight sewer lines Vater Well Disinfected? Yes No Stalled? Yes HP Id at Centrifugal 5 Recip I reconstructed, or (3) plugg 1980 Se No. 1981 LULY FROM TO	ft. to ft. to ft. to 14 Abandoned water well 15 Oil well/Gas well 16 Other (specify below)